



## शुद्धोधन राजपत्र

शुद्धोधन गाउँपालिकाद्वारा प्रकाशित

खण्ड ५) शुद्धोधन, असार १३ गते, २०७८ साल, संख्या: २

### भाग-१

शुद्धोधन गाउँपालिकाको आर्थिक वर्ष २०७८/२०७९ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोष बाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन - २०७८

**प्रस्तावना:** शुद्धोधन गाउँपालिकाको आर्थिक वर्ष २०७८।०७९ को सेवा र कार्यहरूको लागि सञ्चितकोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम नवौं गाउँ सभाले यो ऐन बनाएको छ ।

#### १. संक्षिप्त नाम र प्रारम्भ:

- १) यस ऐनको नाम “शुद्धोधन गाउँपालिकाको विनियोजन ऐन, २०७८” रहेको छ ।
- २) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

#### २. आर्थिक वर्ष २०७८।०७९ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:

१) आर्थिक वर्ष २०७८।०७९ को निमित्त शुद्धोधन गाउँकार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र बित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ६६४६७७०४४ । (अक्षेरूपी छैसठ्ठी करोड छयालिस लाख सतहत्तर हजार चौवालिस् मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चितकोषबाट खर्च गर्न सकिनेछ । तर गत वर्षको अल्या, अन्तरसरकारी हस्तान्तरण तथा अन्य कोष खाताका रकम खर्च कानून बमोजिम हुनेछ । ससर्त तर्फ र समपूरक तर्फको रकम समेत प्रचलित कानूनको अधिनमा रहि खर्च गरिनेछ ।

#### ३. विनियोजन:

१) यस ऐनद्वारा सञ्चितकोष बाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७८।०७९ को निमित्त शुद्धोधन गाउँपालिको गाउँकार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिन आएमा गाउँकार्यपालिकाले बचत हुने शीर्षकबाट नपुगहुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालू तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ । आ.व. २०७८।०७९ को व्ययको विवरण अनुसूची १ मा समावेश गरिएको छ ।

अनुसूचि-१ (दफा २ संग सम्बन्धित) नेपालको संविधानको धारा २२९ (२) बमोजिम सञ्चितकोषबाट विनियोजन हुने रकम			
ख) शुद्धोधन गाउँपालिकाद्वारा आगामी आ.व. २०७८/०७९ को अनुमानित व्ययको प्रक्षेपण			
सि.नं.	विवरण	बजेट	कैफियत
१	गाउँपालिका स्तरिय चालू खर्च	७८७९००००	
	जम्मा	७८७९००००	
२	आर्थिक विकास तर्फको खर्च		
२.१	गाउँपालिका स्तरिय कृषि विकास कार्यक्रम	५०३४०००	
२.२	गाउँपालिका स्तरिय पशु विकास कार्यक्रम	५८५४०००	
२.३	गाउँपालिका स्तरिय सहकारी तर्फ	३०००००	
२.४	गाउँपालिका स्तरिय सामुदायिक कोष	१५०००००	
२.५	वडा स्तरिय	६७५००००	
	जम्मा	१९४३८०००	
३	सामाजिक विकास तर्फको व्यय		
३.१	गाउँपालिका स्तरिय शिक्षा	१५०४५०००	
३.२	गाउँपालिका स्तरिय स्वास्थ्य	९७०२०००	
३.३	गाउँपालिका स्तरिय आयुर्वेद	१६८००००	
३.४	गाउँपालिका स्तरिय लक्षित बर्ग	२२०००००	

खण्ड ५) शुद्धोधन, असार १३ गते, २०७८ साल, संख्या: २

३.५	गाउँपालिका स्तरिय खानेपानी	१३०००००	
३.६	वडा स्तरिय	११३७५०००	
	जम्मा	४१३०२०००	
४	पूर्वाधार विकास तर्फको ब्यय		
४.१	गाउँपालिका स्तरिय पूजीगत	७९९९६२५५	
४.२	वडा स्तरिय	४१५०००००	
	जम्मा	११३४९६२५५	
५	सुशासन तथा संस्थागत विकास तर्फको खर्च		
५.१	न्यायिक शाखा तर्फ	४५००००	
५.२	योजना शाखा तर्फ	२५००००	
५.३	सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा	६०००००	
५.४	वडा स्तरिय	८९२५०००	
	जम्मा	१०२२५०००	
६	बन, बाताबरण तथा विपद ब्यबस्थापन, नदी नियन्त्रण र कोभिड १९ तर्फको खर्च		
६.१	गाउँपालिका स्तरिय बन, बाताबरण तथा विपद ब्यबस्थापन, नदी नियन्त्रण र कोभिड १९ तर्फ	१६६०००००	
६.२	वडा स्तरिय	१४५००००	
	जम्मा	१८०५००००	
गाउँपालिका र वडाहरुबाट समेत विनियोजित जम्मा बजेट		२८१३०९२५५	
गत बर्षका अल्या कार्यक्रमहरुको बजेट रु.		८६३८१७८९	
७	विनियोजित भइ प्राप्त बजेट तर्फ		
७.१	संघीय सरकार सशर्त अनुदान चालु	१५१५०००००	
७.२	संघीय सरकार सशर्त अनुदान पुजीगत	९६०००००	
७.३	संघीय सरकार विशेष अनुदान	२४९०००००	
७.४	सूचना तथा प्रविधि अधिकृतको पारिश्रमिक	४५००००	
७.५	लुम्बिनी प्रदेश सशर्त अनुदान	८००००००	
७.६	लुम्बिनी प्रदेश विशेष अनुदान	६००००००	
७.७	लुम्बिनी प्रदेश अन्य विशेष अनुदान	५४४०००	
७.८	लुम्बिनी प्रदेश समपुरक अनुदान	१५००००००	
७.९	सडक बोर्ड नेपाल संघिय सरकार(परिपुरक)	१००००००	

खण्ड ५) शुद्धोधन, असार १३ गते, २०७८ साल, संख्या: २

७.१	सामाजिक सुरक्षा भत्ता	८०००००००	
विनियोजित भइ प्राप्त बजेट तर्फ		२९६९९४०००	
	कूल जम्मा बजेट खर्च	६६४६७७०४४	

प्रमाणिकरण मिति: २०७८/०३/१३

आज्ञाले  
विपिन क्षेत्री  
प्रमुख प्रशासकीय अधिकृत  
शुद्धोधन गाउँपालिका